



Lesli C. Myers-Small, Ed.D.
Superintendent of Schools
Rochester City School District
131 West Broad Street
Rochester, New York 14614
lesli.myers-small@rcsdk12.org
www.rcsdk12.org

प्रिय रोचेस्टर सिटी स्कूल डिस्ट्रिक्टका विधार्थीहरु, परिवारहरु र कर्मचारीहरु,

रोचेस्टर सिटी स्कूल डिस्ट्रिक्टले भोलि, बिहिबार, जनवरी ६ देखि रिमोट लर्निङ तर्फ परवर्तन गर्न सुरु गर्दैछ। यो एक अल्पकालिन उपाय हो, कर्मचारी र वैकल्पिक कर्मचारीहरु सिमित संख्यामा भएको कारण तपाईंको बालबालिकालाई सुरक्षित, प्रभावकारी र व्यवस्थित रूपमा शिक्षा दिने हाम्रो क्षमतालाई प्रत्यक्ष रूपमा असर गर्छ।

बिहिबार, जनवरी ६ मा सबै विधार्थीहरु Google Classroom वा Seesaw मा लगइन गरेर तोकिएको कार्य पुरा गरेर एसिङ्क्रोनस लर्निङको दिनमा संलग्न हिनेछन।

शुक्रबार, जनवरी ७ र सोमबार जनवरी १० मा, विधार्थीहरुले Google Classroom वा Seesaw मा लगइन गर्नेछन र आफ्ना शिक्षकहरूसंग रिमोट लर्निङ मार्फत आफ्नो तालिका पालना गर्नेछन।

हामी मंगलबार, जनवरी ११ मा व्यवस्थित शिक्षामा फर्कने आशा गर्छौं र सोमबार दिउँसो सम्ममा उप्डेट प्रदान गर्नेछौं। रिमोट लर्निङको लागि यो अल्पकालिन परिवर्तनको समयमा, खेल्नुधरु निर्धारित समय अनुसार जारी रहनेछ। प्रशिक्षकहरुले विधार्थी खेलाडीहरूसंग सिधा कुराकानी गर्नेछन।

जिल्लाले यस परिवर्तनको समयमा हाम्रा विधार्थी र परिवारहरुलाई सहयोग गर्न जारी राख्नेछन:

- बिहान ९:०० बजे देखि दिउँसो १:०० बजे सम्म १४ वटा विध्यालय साइटहरुमा विधार्थीहरुका लागि खाना हिनेछ। कृपया स्थानहरुको लागि वेबसाइट हेर्नुहोला।
- RCDLearns मा गएर प्राविधिक समर्थन पहुँच गर्न सकिन्छ।
- छनौट विध्यालयहरुमा अर्को हप्ता देखि भ्याक्सिन क्लिनिकहरुको संचालन भइरहेका छन। थप जानकारी, अपोइन्टमेन्ट तालिका सहित, हाम्रो वेबसाइटमा यस हप्ता पोस्ट गरिनेछ।
- जिल्लाले खोप लगाउने अवसरहरु अधिकतम बनाउँन स्थानीय बाल रोग विशेषज्ञहरूसंग काम गरिरहेको छ।

म सबैलाई खोप लगाउन, मास्क लगाउन र परिक्षण जारी राख्न प्रोत्साहन गर्छु। यो चुनौतिपूर्ण समयमा तपाईंको धैर्यता र बुझाइको लागि धन्यबाद।

भवदीय,

डाक्टर लेस्ली सी. मायेर्स
विध्यालयहरुको सुपरिन्टेन्डेन्ट